

FARGO PUBLIC SCHOOL

गैर भेदभाव र उत्पीडन बिरोधी नीति

इ०एल्० का लागि नीति समिक्षा अनुवादः

२७ पृष्ठको नीति लाइ केही अंश वा सम्पूर्ण रूप मा अनुबाद गर्न अनुरोध गरेमा जिल्लाले एक दुभाषे र एक प्रशासनिक कर्मचारी प्रदान गर्न सक्नेछ ।

स्थानिय, राज्य र संघीय कानून र नीतिहरू नागरिकलाई गैर भेदभाव र उत्पीडन बाट सुरक्षा को लागि सिर्जना गरिएको हुन्छ। फर्गो पब्लिक स्कुल का नीति; नोर्थ डकोता सेन्चुरि कोड ; फ्यड्रल टैट्ल २ ,टैट्ल ३,टैट्ल ४, र टैट्ल ९ ,खण्ड ५०४; अमेरिकन विथ दिसाबिलिस एक्ट।

फर्गो पब्लिक स्कुल जिल्ला सबै रोजगार र शैक्षिक कार्यक्रम, गतिविधि, र सुबिधाहरूमा भेदभाव र उत्पीडनबाट मुक्त शिक्षा र कार्य वातावरणको लागि प्रतिबद्ध छ। जिल्लाले जाति, रंग, धर्म, लिंग, लिंग पहिचान, राष्ट्रिय उत्पत्ति, वंश, अपांगता, उमेर वा कानून द्वारा सुरक्षित अन्य स्थितिको आधारमा भेदभाव र उत्पीडन निषेध गर्दछ। प्रतिबन्धित आचरण स्कुलका कसम्पत्ती, स्कुल गतिविधि क्षेत्रमा, भर्चुअल रिक्त स्थानमा र स्कुल बाहिर यदि उत्पीडन वा भेदभाव स्कुलसँग सम्बन्धित छ भने स्वीकार्य हुने छैन।

यस नीतिसँग सम्बन्धित प्रतिबन्धित व्यवहारको उदाहरणहरू

- प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा उत्पीडनमा भाग लियेमा ।
- जानाजानी गलत भेदभाव वा उत्पीडन रिपोर्ट बनाउदा ।
- भेदभाव वा उत्पीडन अनुसन्धानमा रिपोर्ट गर्ने वा भाग लिने व्यक्तिको बिरोध गर्दा
- FPS बाहिर पार्टि मा विद्यार्थी वा कर्मचारी विरुद्ध उत्पीडन वा भेदभाव गरे मा।

जिल्लाले तुरुन्तै कुनै पनि भेदभाव, उत्पीडन, वा बदला लिने गुनासोको उचित रूपमा फेला पार्ने कार्य वा कानून द्वारा आवश्यक अनुसार छानबिन गर्दछ । परिणाममा अनुशासनात्मक कारबाही समावेश हुन सक्छ जस्तै रोजगारको अन्त्य, बोर्ड नीति अनुसार विद्यार्थी निष्कासन, बोर्ड नीति, कानून, र जब लागू हुन्छ, सम्झौता अनुसार विद्यार्थी बहिष्कार। विद्यार्थी र कर्मचारीहरूले अनुसन्धान प्रक्रियामा पूर्ण सहयोग गर्ने अपेक्षा गरिन्छ। जिल्लाले भेदभावको पुनरावृत्ति उत्पीडन, वा बदला लिने पुनरावृत्ति रोक्नको लागि कदम चाल्नेछ र उपयुक्त भएमा उजुरी गर्ने व्यक्ति र अन्यमाथि भेदभावपूर्ण प्रभावहरू हटाउने छ।

उत्पीडन

- कर्मचारीहरूको लागि:
आपत्तिजनक आचरण जसले कार्य वातावरण मा कुनै उचित व्यक्ति मा डर शत्रुतापूर्ण वा अपमानजनक वातावरण सिर्जना गर्दछ ।
- विद्यार्थीहरूको लागि:
आपत्तिजनक आचरण जुन पर्याप्त रूप मा गम्भीर, स्थिर, र व्यापक छ र शत्रुतापूर्ण स्कूल वातावरणको कारण शैक्षिक कार्यक्रममा भाग लिन वा फाइदा लिन सक्ने क्षमता सीमित भए।

यौन उत्पीडन

अस्वागत यौन अग्रिमताहरू, यौन पाक्षधरताको लागि अनुरोध, र। वा शारीरिक आचरण व यौन प्रकृतिको सम्बाद जस्ले एक अस्वागत, शत्रुता वा अपमानजनक वातावरण सृजना गर्दछ।

गुनासो पेश गर्ने प्रक्रिया

यदि एक व्यक्तिले गुमनाम रूपमा गुनासो पेश गरेमा, यसले जिल्लाको उजुरिमा पूर्ण प्रतिक्रिया गर्ने क्षमतालाई सीमित गर्दछ।

यदि सुरक्षाको कारण वा जिल्लाको गैर-भेदभावपूर्ण शैक्षिक वातावरण कायम गर्न बाध्यताको कारण ले गोपनीयता सम्मान गर्न सकिदैन भने उजुरी लिखित रूपमा सूचित गरिनेछ।

एक भेदभाव वा उत्पीडन अनुसन्धान रिपोर्ट ६० दिन पछि खुला रेकर्ड कानूनको बिषयमा वा जब अन्वेषण सम्पन्न हुन्छ (जुन पहिले आउँछ) सीमित अपवादहरू जस्तो कि जब रेकर्ड FERPA द्वारा सुरक्षित हुन्छ तब अधिन मा जाने छ।

यदि कुनै जिल्ला कर्मचारीले भेदभाव वा उत्पीडन गुनासो प्राप्त गरेमा कर्मचारीले तुरून्त यसलाई उचित गुनासो संयोजक समक्ष पठाउनेछ। सबै जिल्ला कर्मचारीहरूले उत्पीडन विरोधी र भेदभाव विरोधी र उनीहरूको रिपोर्ट गर्ने कर्तव्य बारे प्रशिक्षण प्राप्त गर्छन्

ट्यामरा उसेल्मन्, इक्विटी र समावेशन को निर्देशक फर्गो पब्लिक स्कुल टाइट्ल IX को समन्वयक हुनुहुन्छ । उनीलाई 425 North 4th street फर्गो नोर्थदाकोटा 58103, 701-446-1000, uselmat@fargoschools.org मा सम्पर्क गर्न सकिन्छ ।

डेभिड बुर्कम्यान, फर्गो पब्लिक स्कुल सेक्सन ५०४। टैट्ल २ अनि टैट्ल ३ (EL) संयोजक हुनुहुन्छ वहाँ लाइ 1305 9th Ave. S फर्गो नोर्थदाकोटा 58103, 701-446-2850, burkmad@fargoschools.org मा सम्पर्क गर्न सकिन्छ ।

डौग एन्ड्रिड ह्यिउम्यान रिसोर्स निर्देशक फर्गो पब्लिक स्कुल का गैर भेदभाव समन्वयक हुनुहुन्छ वहाँ लाइ 415 north 4th street नोर्थदाकोटा 58103, 701-446-1037, andrind@fargoschools.org. मा सम्पर्क गर्न सकिन्छ ।

जिल्लाले निति पालन गरि कुनै पनि समय एक उत्पीडन वा भेदभाव बिरूद्ध गुनासो दायर लाइ प्रक्रिया चलाउने छ । उजुरी फारमहरू (अंग्रेजी मा) जिल्लाको वेबसाइटमा उपलब्ध छन् । ई० एल० विद्यार्थी वा अभिभावकले उजुरी पूरा गर्न दोभाषे र प्रशासक को सहयोग को लागि जिल्लामा सम्पर्क गर्न सक्छन । जिल्ला ले एक प्रशासक र दोभाषे उपलब्ध गराई अनुसन्धान अनुगमन जानकारी संचार गर्न प्रदान गर्दछ । ई०एल विद्यार्थीहरू वा अभिभावक । अभिभावकहरूले उत्पीडन विरोधी वा भेदभावको बारेमा प्रश्नहरू भए वा उजुरी दर्तासहयोगको लागि उनीहरू को ई०एल० शिक्षकहरू (आईएलपी केस प्रबन्धकहरू) स्कूलका सल्लाहकारहरू, प्रिन्सिपलहरू वा ई०एल० अफिससँग सम्पर्क गर्न सक्छन ।